



लिखुतामाकोशी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय

धोबी बजार, रामेछाप
बागमती प्रदेश, नेपाल ।
सूची दर्ता गर्ने सम्बन्धमा

प्रथम पटक प्रकाशित मिति : २०७७/०६/२२

यस कार्यालयको लागि आ.ब.२०७७/०७८ मा तपशिल बमोजिमका सामानहरू तथा सेवाहरू एकै पटक वा पटक पटक आपूर्ति गर्न गराउनको लागि सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ बमोजिम मौजुदा सूची तयार गर्नुपर्ने भएकोले सो कार्यको लागि आवश्यक योग्यता पुगेका इच्छुक सम्बन्धित इजाजत प्राप्त व्यक्ति, संस्था, आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता, गैर सरकारी संस्था वा सेवा प्रदायकले एक भन्दा बढी कार्यहरूको लागि छुट्टाछुट्टै विवरण भरी यस कार्यालयमा सूची दर्ता गराउनको लागि आवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल:

१. स्टेशनरी मसलन्द तथा कार्यालय सम्बन्धी सामानहरू आफूर्ती कार्य ।
२. छपाइ गर्ने र त्यस सम्बन्धी सामानहरू आफूर्ती कार्य ।
३. अफिस फर्निचर तथा फर्निसिङ्ग सम्बन्धी सामानहरू आफूर्ती तथा मर्मत कार्य ।
४. Computer, Laptop, Printer, Fax, Photocopy Machine, Telephone Set, Projector आफूर्ती र मर्मत कार्य ।
५. खानेपानी (मिनरल र ड्रिङ्किङ्ग वाटर) आफूर्ती कार्य ।
६. सवारी साधन (कार, जिप, मोटरसाइकल, दमकल, हेवी इक्वीपमेन्ट) सम्बन्धी सामानहरू आफूर्ती तथा मर्मत कार्य ।
७. कुरियर सेवा संचालन कार्य ।
८. सार्वजनिक सम्पत्ति (भवन, बाल बाउन्ड्री, ट्रस आदि) निर्माण तथा सोको मर्मत सम्भार कार्य ।
९. खानेपानी, सडक, विद्युत, सिंचाई लगायतको निर्माण सम्बन्धी कार्य ।
१०. विज्ञापन तथा सूचना प्रकाशन तथा प्रशासन कार्य ।
११. श्रव्य दृश्य सामग्री निर्माण तथा प्रसारण कार्य ।
१२. Consultancy Service (योजना तर्जुमा, वित्तिय अध्ययन, अनुसन्धान, अनुगमन, निरीक्षण, इष्टिमेन्ट गर्ने, गुरुयोजना, डिपिआर लगायतका प्रविधिक तथा विशेषज्ञ सेवा) को कार्य ।
१३. वेबसाइट डिजाइन संचालन अपडेट, सफ्टवेयर निर्माण सम्बन्धी कार्य ।
१४. यस कार्यालय र अन्तर्गत कार्यलयको लागि आवश्यक पर्ने मेशिनरी सामान (जेनेरेटर, इन्भर्टर, युपिएस, भ्याकुम क्लिनर आदि) सम्बन्धी सामानहरू आफूर्ती तथा मर्मत कार्य ।
१५. इन्जिनियरिङ्ग, ड्रईड, डिजाईन निर्माण सुपरिवेक्षण गर्ने कार्य ।
१६. कार्यालय अन्तर्गतको सम्पत्ति, पार्क, सार्वजनिक स्थल, बगैँचा निर्माण, संचालन तथा मर्मत कार्य ।
१७. मेडिकल उपकरण सम्बन्धी सामानहरू आफूर्ती तथा मर्मत कार्य ।
१८. औषधि तथा औषधिजन्य सम्बन्धी सामानहरू आफूर्ती कार्य ।
१९. कृषिजन्य सामग्री सम्बन्धी सामानहरू आफूर्ती कार्य ।
२०. इन्जिनियरिङ्ग सम्बन्धी सामानहरू आफूर्ती कार्य ।

निवेदकले पेश गर्नुपर्ने कागजातहरूको विवरण

- क. कम्पनी/संस्था फर्म दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
- ख. स्थायी लेखा नम्बर जा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
- ग. आ.ब. ०७६/०७७ को कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
- घ. आवश्यकता अनुसारको व्यवसायिक इजाजतपत्रको प्रमाणित प्रतिलिपि ।

अन्य जानकारीहरू:

१. माथि उल्लेख गरिएका निवेदकले पेश गर्नुपर्ने विवरणहरू नोटरी पब्लिकबाट प्रमाणित भएको हुनुपर्ने छ ।
२. माथि उल्लेखित एक भन्दा बढी कार्य एउटै कम्पनी/फर्मबाट गर्ने भएमा छुट्टाछुट्टै कार्यको लागि छुट्टाछुट्टै सूची दर्ता गराउनु पर्नेछ ।
३. सूचिकृत भएका कम्पनी/संस्था/फर्मबाट कार्यलयको आवश्यकता अनुसार सामान वा सेवा वा निर्माण कार्य गर्न सकिने छ ।
४. सूचिकृत भएका कम्पनी/संस्था/फर्महरूले सन्तोषजनक सामान वा सेवा वा निर्माण कार्य गर्न नसकेमा सूचिकृतबाट हटाउन सकिने छ । सो उपर कुनै दावी विरोध लाग्ने छैन ।
५. कम्पनी/संस्था/फर्म सूचिकृत गर्नु वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहने छ ।
६. सूचिकृत गराउन चाहने कम्पनी/संस्था/फर्म ले आफ्नो ठेगाना, सम्पर्क नं. मोबाइल नं. र सम्पर्क वयक्ति समेत स्पष्ट उल्लेख गर्नुपर्ने छ ।

प्रमुख प्रशासकीय अधिकृत